



मिक्वाखोला गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय

साँबा, ताप्लेजुङ

१ नं. प्रदेश, नेपाल

सूची दर्ता गर्ने सम्बन्धी सूचना

(प्रथमपटक प्रकाशित मिति २०७४/०५/१२)

**सूचना नं. १/०७४/०७५**

यस कार्यालयको लागि आ.व. ०७४/०७५ का लागि आवश्यकता भएका बखत मालसामान वा सेवा खरिद गर्नु पर्ने भएकोले तपसिलमा उल्लेख भए बमोजिमका मालसामान तथा सेवाहरू उपलब्ध गराउन इच्छुक फर्मले फर्म दर्ता/नविकरण भएजको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता/नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०७३/०७४ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित कार्यालय समय भित्र यस कार्यालयमा रु. १०१- को टिकट अनिवार्य रूपमा टाँस गरी प्रत्येक समूहका लागि छुट्टाछुट्टै मौजुदा सूचीमा दर्ता हुनका लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) नियम १८ बमोजिम निरन्तर सूचिकृत हुने सक्ने व्यवस्था भएकाले इच्छुक फर्महरूले सूचिकृत हुन निवेदन तोकिएको ढाँचा (सार्वजनिक खरिद नियमावलीको अनुसूची २) मा निवेदन दर्ता गराउनुहुन अनुरोध छ । साथै, रित नपुगेका र निवेदनहरू सूचिकृत नहुने व्यहोरा समेत जानकारी सहित यो सूचना कार्यालयको सूचना पाटीमा टाँस गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

**सूची दर्ता गराउन सकिने कार्यालयहरू:-**

१. गाउँ कार्यपालिकाको कार्यालय, मिक्वाखोला, साँबा ताप्लेजुङ

**(क) खरिद तथा आपूर्ति**

१. मसलन्द तथा कार्यालय सामानहरू
२. कम्प्युटर, प्रिन्टर, फोटोकपी, फ्याक्स, युपिएस तथा इलेक्ट्रोनिक्स सामान/पाटपूर्जा/टोनर/मसी सप्लाई
३. इलेक्ट्रिकल सामानहरू
४. छपाई सम्बन्धी कार्य
५. फर्निचर तथा फर्निचिङ्ग र मर्मत
६. मोटरसाइकल आपूर्ति
७. पिउने पानी (बोतल/जार)
८. सवारी साधनको पार्टपूर्जा
९. पत्रपत्रिकाहरूको आपूर्ति
१०. कुरियर सेवा
११. सवारी साधन भाडामा लिने सम्बन्धी कार्य

१२. धारा बाथरूमका सामानहरूको आपूर्ति

**(ख) मर्मत तर्फ**

१. कम्प्युटर, ल्यापटप, फोटोकपी, फ्याक्स, प्रिन्टर, एवं इलेक्ट्रोनिक सामानहरू
२. मोटरसाइकल, कार, जिप, भ्यान
३. दराज, कुर्सी, टेबल, एवं. फर्निचर सम्बन्धी सामानहरू
४. भवन भित्र साना तिना पार्टिशन एवं मर्मत कार्यहरू

**(ग) सेवा र परामर्श सेवा तर्फ**

१. कम्प्युटर/ सूचना प्रविधि सम्बन्धी तालिम
२. सफ्टवेयर निर्माण/ईमेल/ईन्टरनेट/एसएमएस आपूर्ति सम्बन्धी सेवा
३. भवन तथा परिसर सरसफाई
४. तालिम गोष्ठी सञ्चालन गर्ने
५. विज्ञहरूको परामर्श सेवा

**(घ) खाद्यान्न तर्फ**

१. खाजा प्याकेट
२. लन्च डिनर

**निवेदन साथ पेश गर्नुपर्ने कागजात (योग्यताका आधारहरू)**

१. सम्बन्धित क्षेत्रमा काम गर्न फर्म दर्ता नवीकरण भएको प्रमाणपत्रको छायाँप्रति
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको छायाँप्रति
३. मु.अ. करमा दर्ता हुनुपर्नेको हकमा सोको आधिकारिक कागजातको छायाँप्रति
४. आर्थिक वर्ष २०७३/०७४ को कर चुक्ता प्रमाणपत्रको छायाँप्रति
५. पेशागत कसुरमा कुनै सजाय पाए वा नपाएको व्यहोराको लिखित जानकारी

**अन्य जानकारीहरू**

१. रीत नपुगी आएका वा आवश्यक कागजात नभएका दरखास्तहरू सूचिकृत गर्न मिक्वाखोला गाउँ कार्यपालिकाको कार्यालय बाध्य हुने छैन ।
२. सूचिकृत भएका व्यक्ति, फर्म वा कम्पनीको सेवा सन्तोषजनक नभएमा मौजुदा सूचीबाट हटाउन सकिनेछ ।
३. सूची दर्ता गराउन चाहने, व्यक्ति, फर्म, कम्पनी प्रचलित कानून अनुसार योग्य भएको हुनुपर्नेछ ।
४. सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई हुनेछ ।